

स्वार्थी राक्षस

1. शब्द अर्थ

- बगैचा – फूलबारी
विशाल – ठूलो
मुलायम – कोमल
दण्ड – सजाय
स्वार्थी – मतलबी
पर्खाल – भित्ता
अनुमति – स्वीकृति
दुर्दशा - नराम्रो अवस्था
सुगन्ध – मिठो वासना
अभागी – भाग्यमा नभएको
उत्सुक – जान्ने इच्छा
वायु – हावा
घृणा – अवहेलना
निशान – दाग
चोट – घाउ

2. तलका प्रश्नहरूका उत्तर लेख –

क) राक्षसको बगैँचा कस्तो थियो?

- राक्षसको बगैँचा सुन्दर र विशाल थियो।

ख) कति वर्षपछि राक्षस फर्क्यो?

- सात वर्षपछि राक्षस फर्क्यो।

ग) पर्खालमा के सूचना टाँगिएको थियो?

➤ पर्खालमा 'अनुमति बिना भित्र पस्नेहरूलाई दण्ड दिइनेछ' – भनेर सूचना टाँगिएको थियो।

घ) केटा-केटीहरू बाटामा किन खेलन सकेनन्?

➤ बाटामा धूलो उड्ने र रोडाहरूले बिझाउने हुँदा केटा-केटीहरू बाटामा खेलन सकेनन्।

ङ) अरू ठाउँमा वसन्त ऋतु आउँदा राक्षको बगैँचामा के मात्र रह्यो?

➤ अरू ठाउँमा वसन्त ऋतु आउँदा राक्षको बगैँचामा हिँदाको हिउँद नै रह्यो।

च) हिउँ र तुसारोले बगैँचा के बनाइदियो?

➤ हिउँले बगैँचा सेताम्वे बनाइदियो अनि तुसारोले चाँदी जस्तो बनाइदियो।

छ) पाठमा भएका ऋतुहरूको नाउँ लेख।

➤ पाठमा भएका ऋतुहरूको नाउँ – क) वसन्त ऋतु (ख) ग्रीष्म ऋतु अनि (ग) शरद ऋतु हुन्।

● जानकारीका निमित्त मात्र- ऋतुहरू जम्मा छ वटा हुन्छन्। ती हुन् – वसन्त ऋतु, ग्रीष्म ऋतु, वर्षा ऋतु, शरद ऋतु, हेमन्त ऋतु, अनि शिशिर ऋतु।

ज) राक्षले बगैँचामा वसन्त नआएको कारण कसरी बुझ्यो?

➤ एकदिन राक्षको बगैँचामा वसन्त ऋतु आयो। उसले जुरुक्क उठेर खिड्कीबाट बाहिर हेर्दा अनौँट्टु देखे। केटा-केटीहरूले पर्खालको एउटा सानो दूलोबाट पसेर रूखका हाँगाहरूमा बसेका थिए। केटा-केटीहरूको आगमले बगैँचामा वसन्त ऋतु आएको थियो। त्यसपछि राक्षले आफ्नो बगैँचामा पर्खाल बनाएको कारण वसन्त ऋतु नआएको कारण बुझे।

झ) केटा-केटीहरू के देखेर फर्केर आए?

➤ सानो केटोले राक्षलाई अङ्गालो हालेर म्वाई खाएको देखेर केटा-केटीहरू फर्केर आए।

ञ) राक्षले त्यो सानो केटोलाई किन बढ्ता माया गर्थ्यो?

➤ त्यो सानो केटोले राक्षलाई म्वाई खाएको कारणले गर्दा उसलाई बढ्ता माया गर्थ्यो।

ट) रासक्षले नानीहरूलाई के हुन् भन्थ्यो?

➤ राक्षसले नानीहरूलाई 'मेरा बगैँचाका सबभन्दा सुन्दर फूलहरू हुन्' भन्थ्यो।

ठ) त्यो सानो केटो कहाँबाट आएको थियो?

➤ त्यो सानो केटो स्वर्गबाट आएको थियो।

ड) राक्षस कहाँ मरिरहेको थियो?

➤ राक्षस बगैँचाको रूखमुनि मरिरहेको थियो।

गृह कार्य (HOME WORK)

3. तलका अशुद्ध शब्दहरूलाई शुद्ध गरेर लेख –

अशुद्ध	– शुद्ध
राक्छस	– राक्षस
फर्केर	–
घास	–
पर्खाल	–
हिउ	–
अभागि	–
बीहान	–
द्रिस्य	–
रितु	–
भोली	–
घिना	–

4. तलका शब्दहरू प्रयोग गरेर वाक्य बनाऊ –

चोट – मलाई लडेर चोट लाग्यो ।

सुगन्ध -

बगैँचा -

दुःखी -

बूढो -

ढकमक्क -

जुरूक्क -